

## आदरणीय अभिभावकज्यू,

आजबाट नर्सरी देखि कक्षा १० सम्मका सम्पूर्ण परीक्षाहरू सम्पन्न भएको कुरा यहाँहरूलाई जानकारी गराउन चाहन्छौं। कक्षा ११ र १२ का परीक्षाहरू भोलि पौष २७ गते सम्पन्न हुनेछन। नर्सरी देखि कक्षा ९ सम्मका विद्यार्थीहरूको लागि माघ ४ गते मङ्गलबारसम्म जाडो बिदा दिइएको कुरा पनि अवगत गराउन चाहन्छौं। माघ ५ गते बुधवारदेखि नियमित कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन हुनेछन। अनलाइन कक्षाको रुटिन माघ ४ गते सम्ममा उपलब्ध गराइनेछ।

कक्षा १० का विद्यार्थीहरूको लागि पौष ३० गते शुक्रबारसम्म जाडो बिदा दिइएको कुरा जानकारी गराउन चाहन्छौं। कक्षा १० को नियमित कक्षाहरू यही माघ २ गते आइतबारबाट अनलाइन माध्यमबाट सञ्चालन हुनेछन। कक्षा १० को अनलाइन कक्षाको रुटिन माघ १ गते सम्ममा उपलब्ध गराइनेछ।

त्यसैगरी, कक्षा ११ र १२ का विद्यार्थीहरूको लागि माघ २ गते आइतबारसम्म जाडो बिदा दिइएको कुरा जानकारी गराउन चाहन्छौं। कक्षा ११ र १२ का नियमित कक्षाहरू यही माघ ३ गते सोमबारबाट अनलाइन माध्यमबाट सञ्चालन हुनेछन। कक्षा ११ र १२ को अनलाइन कक्षाहरू साबिककै रुटिन अनुसार सञ्चालन हुनेछन।

जाडो बिदाको समय सदुपयोग गर्न यहाँको नानीबाबुलाई गृहकार्य पठाइएको हुँदा आफ्ना नानीबाबुलाई गृहकार्य गर्न लगाइ विद्यालय लाग्ने दिन सम्पूर्ण गृहकार्य विद्यालयमा उपलब्ध गराइदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं। गृहकार्य [www.riviera.edu.np](http://www.riviera.edu.np) मा पनि उपलब्ध रहेको छ।

शिक्षा मन्त्रालयको आज प्रकाशित सूचना अनुसार विद्यालय भौतिक रुपमा सञ्चालन गर्न असमर्थ हुने भएकाले जाडो बिदापछि विद्यालय खुल्ने दिनदेखि सम्पूर्ण कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन हुनेछन।

त्यसैगरी यही मिति २०७८ साल माघ ४ गते मङ्गलबार काठमाडौं महानगरपालिका वडा नं. ७ को कार्यालयबाट यस विद्यालयका विद्यार्थीहरूको लागि खोप कार्यक्रम सञ्चालन गरिने भनी सूचना प्राप्त भएको हुँदा १२ वर्षदेखि १७ वर्षसम्मको उमेर समूहका (जन्ममिति २०६१ मङ्सिरदेखि २०६६ मङ्सिरभित्र जन्ममिति भएका) आफ्ना नानीबाबुलाई बिहान ११:०० बजेदेखि दिउसो २:०० बजेभित्र विद्यालयमा उपस्थित गराइदिनुहुन हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि ०१-४४८५०८७, ४४६२२२३ मा सम्पर्क गर्नुहोला।

धन्यवाद।

विद्यालय प्रशासन  
रिभेरा इन्टरनेसनल एकेडेमी

मिति २०७८ साल पौष २६ गते सोमबार